




खोटेहाड गाउँपालिका

विनियोजन ऐन, २०६२



खोटेहाड गाउँपालिका
खोटाडबजार, खोटाड
कोशी प्रदेश, नेपाल

(Handwritten signature in red ink)
२०७३/३/१९
(जदिम बहादुर राई)
अध्यक्ष
खोटेहाड गाउँपालिका

विनियोजन ऐन, २०८२

खोटेहाड गाउँपालिका, खोटाङको आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,

प्रस्तावना : खोटेहाड गाउँपालिका, खोटाङको आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम खोटेहाड गाउँपालिका, खोटाङको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ :

१) यस ऐनको नाम “खोटेहाड गाउँपालिकाको विनियोजन ऐन, २०८२” रहेको छ ।

२) यो ऐन २०८२ साल श्रावण १ गते बाट प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८२/०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :

१) आर्थिक वर्ष २०८२।०८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लेखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु. ५५४८९९८९९।- (अक्षरूपी रुपैयाँ पचपन्न करोड अड़्चालिस लाख उनान्सय हजार आठ सय उन्नाईस मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन :

१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२।०८३ को निमित्त खोटेहाड गाउँपालिका, खोटाङको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालू तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

४. खर्च गर्न बाँधा नपर्ने:- गाउँपालिका भित्र संद्विय सरकार र प्रदेश सरकारबाट वित्तीय समानिकरण अनुदान, समपुरक अनुदान र गाउँपालिकाको श्रोतबाट साझेदारीमा संचालन हुने योजनाको लागि कानूनको परिधी भित्र रहेर योजना कार्यान्वयन भई बाँकी हुन आउने रकम सो आर्थिक वर्ष भरी आवश्यक प्रक्रिया अपनाई सो योजनामा खर्च गर्न बाँधा पर्ने छैन ।

२०८२/११/१२
(उद्दिष्ट बहादुर राई)
अध्यक्ष
खोटेहाड गाउँपालिका



गाउँ कार्यपालिकाको कार्यालय

आर्थिक वर्ष २०८२/०८३ को आय तथा व्ययको प्रक्षेपण

25/11/92
(जतिन बहादुर राई)
अध्यक्ष
बोटेहाड गाउँपालिका



प्रस्तुत खोटेहाड गाउँपालिकाको विनियोजन ऐन २०८२ पारित गरियोस भन्ने प्रस्ताव यस गाउँ सभामा सभाका सभाध्यक्ष मार्फत पेश गर्दछु।

मिति २०८२।०३।१०

पेश गर्ने :

नाम, थर : रुपेश राई

पद : गाउँसभा उपाध्यक्ष

हस्ताक्षर :

प्रस्तावक :

नाम, थर : जेफर राई

पद : गाउँसभा सदस्य तथा कार्यपालिका सदस्य

हस्ताक्षर :

समर्थक :

नाम, थर : वसन्त राई

पद : गाउँसभा सदस्य तथा कार्यपालिका सदस्य

हस्ताक्षर :

मिति २०८२।३।११

२०८२/३/११
(जदिस बहादुर राई)
अध्यक्ष
खोटेहाड गाउँपालिका